

'टान पदयात्रा पर्यटन प्रबर्द्धन पत्रकारिता कोष' को मिति २०७२ मङ्सिर ६ मा टान सचिबालय मालिगाउं मा पर्यटन पत्रकार संघ-नेपाल (जाट-नेपाल) र राष्ट्रिय पर्यटन पत्रकार संघ-नेपाल (नाटोज) का प्रतिनिधिहरुसंग कोष संचालनको लागि कार्यविधि बनाउने सम्बन्धमा भेटघाट गर्यो | उक्त बैठकमा कोषको संयोजक श्री देबी पाण्डे, टानका मिडिया संयोजक श्री बिष्णु भट्टराई साथै जाट-नेपालका अध्यक्ष श्री देबीप्रसाद पन्त तथा सचिब श्री हरिशरण न्यौपाने तथा नाटोजका बरिष्ठ उपाध्यक्ष श्री बिकास लोहनी र कोषाध्यक्ष श्री प्रकाश खालिङको उपस्थिति थियो |

बैठकले निम्न बिषयमा छलफल गरेको थियो:

१. 'टान पदयात्रा पर्यटन प्रबर्द्धन पत्रकारिता कोष' संचालनको लागि कार्यविधि निर्माण सम्बन्धमा |
२. कोषको उद्देश्य सम्बन्धमा |
३. बिज्ञापन/सहयोग पाउने व्यक्ति/तथा संस्थाको योग्यता सम्बन्धमा |
४. टानले प्रदान गर्ने पत्रकारिता पुरस्कारको वितरण सम्बन्धमा |

बिषय नं १ मा छलफल गर्दा कोष संचालनको लागि कार्यविधि तयार गरि त्यसमा पुन छलफल गर्ने निर्णय गरियो |

बिषय नं २ मा छलफल गर्दा कोष को उद्देश्य निम्न बमोजिम राख्न सुझाव दिने निर्णय गरियो:

उद्देश्य:

१. ट्रेकिंग एजेन्सिज एसोसिएसन् अफ नेपाल (टान) र आमसंचार माध्यम बीच साझेदारी बिकास गर्दै पदयात्रा पर्यटनको प्रबर्द्धन तथा बिकास गर्ने |

२. टानको सुचना/गतिविधिहरुको आमसंचार माध्यममा प्रभावकारी रुपमा प्रचार/प्रसार गर्ने ।
३. आमसंचार माध्यममा टानको बिज्ञापन प्रकाशन/प्रसारण गर्ने प्रक्रियालाई ब्यबस्थित बनाउने ।
४. आमसंचार माध्यमहरुको सहकार्यमा पदयात्रा पर्यटन बिकास तथा प्रबर्द्धन गर्ने गोष्ठी/सेमिनार/तालिम आदि आयोजना गर्ने ।
५. 'टान जिम्मेबार पर्यटन पत्रकारिता पुरस्कार' को वितरण ब्यबस्थित गर्ने ।
६. पर्यटन क्षेत्रमा कलम चलाईरहेका संचारकर्मीसाथीहरु लाइ अफठ्यारो परेको अबस्थामा आवश्यक सहयोग दिने/जुटाउने ।

बिषय नं ३ मा छलफल गर्दा कोषबाट सहयोग पाउने 'पत्रकार' र 'मिडिया हाउस' को परिभाषा कार्यविधिमा स्पष्ट रुपमा किटान गरिनुपर्ने र पर्यटन मिडिया र मुलधारको मिडियालाई फरक रूपले हेरिनुपर्ने सुझाब दियो । साथै बैठकले कानुनबमोजिम दर्ता भै नियमित रुपमा संचालन भैरहेका संचार माध्यम मात्र बिज्ञापन पाउन योग्य हुने ब्यबस्था गर्न सुझाब दियो ।

बिषय नं ४ मा छलफल गर्दा टान पत्रकारिता पुरस्कारको ब्यबस्थित बितरणको लागि पुरस्कार छनौट समिति गठन गरिनुपर्ने र उसले दिएको सुझाबका आधारमा पुरस्कार बिजेताको छनौट गरिनुपर्ने सुझाब बैठकमा उपस्थित संचारकर्मी साथीहरुले दिनुभयो । सकेसम्म बर्षमा १ जना पत्रकारलाई मात्र पुरस्कृत गर्न उहाँहरुको सुझाब थियो । साथै पुरस्कार दिंदा मूलधारका मिडिया र पर्यटन मिडियामा काम गर्ने संचारकर्मीलाई आलो-पालो रुपमा पुरस्कृत गर्न सुझाब दिनुभयो ।